



शुद्धोधन राजपत्र

शुद्धोधन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड : ५ शुद्धोधन, फागुन १८ गते, २०७८ साल संख्या: ८

भाग : २

शुद्धोधन गाउँपालिकाको आर्थिक सहायता तथा सामाग्री वितरण कार्यविधि-२०७८

प्रस्तावना:

शुद्धोधन गाउँपालिकाबाट प्रदान गरिने आर्थिक सहायता, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि स्वास्थ्य उपचार सहयोग कार्यक्रम, विपन्न परिवारका लागि काजक्रिया तथा अन्य सांस्कृतिक कार्यक्रममा सामाग्री उपलब्ध गराउने कार्यक्रम जस्ता सहयोग कार्यक्रमलाई छिटो, छरितो, मितव्ययी एवं प्रभावकारी रूपमा प्रवाह गर्न र

सहायता प्राप्त गर्नेहरूलाई अनुशासित, जवाफदेही, उत्तरदायी बनाई अपेक्षित परिणाम हासिल गर्न, तथा शुद्धोधन गाउँपालिका कोष र बजेट तथा कार्यक्रमको सही सदुपयोग तथा परिचालन गर्न र सामाजिक सुरक्षा र संरक्षण प्राप्त गर्न नागरिकहरूको मौलिक हकको प्रत्याभुत गर्न वाञ्छनीय भएकोले, शुद्धोधन गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी शुद्धोधन गाउँपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** यस कार्यविधिको नाम “शुद्धोधन गाउँपालिका आर्थिक सहायता तथा सामाग्री वितरण कार्यविधि, २०७८” रहको छ । यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसंज्ञले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
 - (क) **आर्थिक सहायता:** भन्नाले कुनै पनि किसिमको दैविक वा मानवीय कारणबाट जीउज्यान, धनजन, चौपाया र अन्य सम्पत्ति क्षति भएको व्यक्ति वा कुनै सांस्कृतिक कार्यक्रममा कुनै ब्यक्ति, परिवार वा समाजलाई गाउँपालिकाबाट प्रदान गरिने नगदी तथा जिन्सी सामाग्रीको सहयोग भन्ने बुझाउँछ ।
 - (ख) **विपद:** भन्नाले भूकम्प, बाढी, पहिरो, चट्याड, हुरी, बतास, असिना, शितलहर, तातो हावाको लहर जस्ता प्रकोप भन्ने बुझाउँछ ।

- (ग) मानवीय विपत्ति: भन्नाले मानिसका कारणबाट भएको आगलागी, महामारी, हुलदंगा, जल, औद्योगिक दुर्घटना, विषाक्त खाद्य सेवन, विषाक्त ग्याँस, रसायन वा विकिरण चुहावट जस्ता विपत्ति भन्ने बुझाउँछ ।
- (घ) असाध्य रोग: भन्नाले क्यान्सर, मुटुरोग, मृगौला सम्बन्धी रोग र एच आई.भी एड्स आदि जस्ता रोग बुझाउँछ ।
- (ङ) अन्य उपचार: असाध्य रोग बाहेकका आकस्मिक दुर्घटना तथा उपचार भन्ने बुझाउँछ
- (च) सामाग्री: भन्नाले काजकिरीया तथा अन्य सांस्कृतिक कार्यक्रममा तत्काल राहात पुग्ने किसिमका चामल, चीउरा, दाल, तरकारी खानेतेल, नून, बेसार मसला, चिनी, चियापत्ती जस्ता दैनिक उपभोग्य सामाग्रीलाई बुझाउँछ ।

परिच्छेद-२

सहायता रकम

- ३ संकटहरू पूर्ण रूपमा समाधान गर्न नसकिने र न्यूनीकरणका उपायहरू अपनाउदा अपनाउँदै समेत संकट आइपर्ने र उक्त संकट व्यवस्थापन गर्न केही आर्थिक तथा भौतिक सहायता प्रदान गर्न सकेमा समाज र व्यक्तिलाई केही मात्रामा भएपनि राहत पुग्ने महशुस गर्दै तपशिल अनुसारको शिर्षकमा तपशिल अनुसारको आर्थिक सहायता वातावरण तथा विपद् ब्यावस्थापन समितीको सिफारिस अनुसार गाउँ पालिका प्रमुखले रु. पाँच सय देखी रु. पच्चिस हजार सम्म नगद वा रु.पाँचहजार सम्मको जिन्सी मालसमान प्रदान गर्न सकिनेछ । सो भन्दा बढी रु. ५०

हजार सम्मको आर्थिक सहायता कार्यपालिका बैठकको निर्णयानुसार प्रदान गर्न सकिनेछ । गाउँपालिका र वडा कार्यालयबाट दोहोरो पर्ने गरी सहायता उपलब्ध गराईने छैन ।

क. मृत्यु भएमा मृतकका परिवारका लागि तत्काल राहत पुग्ने गरी

कारण	सहायता गर्न सकिने रकम
आगलागी	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
दुर्घटना (करेन्ट, चट्याङ, साधन तथा औजारबाट	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
ख, खोलानाला, पहरो आदि	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
दैवी प्राकृतिक विपत्ति	काज किरिया प्रति व्यक्ति . १५,०००।-
बेवारिसे मानिस (बाहिरबाट आएको वा गा.पा. भित्रको ठाउँ ठेगाना खुल्ने गरी बाहिर गएर मरेको)	काज किरिया खर्चप्रति व्यक्ति . १५,०००।-
शुोधन गाउँपालिका क्षेत्रभित्र को वैदेशिक रोजगारका क्रममा मृत्यु भएको व्यक्ति	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
विषालु पदार्थ सेवन	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
जनावरबाट क्षति भए	काज किरिया खर्च प्रति व्यक्ति . १५,०००।-
अति विपज गरीव को लागि काजकिरिया तथा अन्य सांस्कृतिक कार्यक्रम	अध्यक्ष ज्यूको तोक आदेश अनुसार .५,०००।- सम्मको जिन्सी सामाग्री ।

वितरणका आधारहरू:

- (क) नेपाली नागरिकता प्रमाण पत्र
- (ख) प्रहरी सर्जिमिन मुचुल्का
- (ग) प्रकृति अनुसारको प्रमाण सहित वडा कार्यालयको सिफारिस पत्र
- (घ) निवेदन
- (ङ) सम्भव भए सम्म तस्वीर (फोटो)

१. सङ्क्षेप नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “शुद्धोधन गाउँपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८” रहेको छ। (२) यो निर्देशिका प्रमाणिकरण भएको मितिदेखि लागुहुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
 (क) “ऐन” भन्नाले गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ सम्झनुपर्छ।
 (ख) “केन्द्र” भन्नाले यस कार्यविधि बमोजिम स्थापना भएको मेलमिलाप केन्द्र सम्झनु पर्छ।

क. घाईते तथा उपचारको क्रममा रहेको

कारण	सहायता गर्न सकिने रकम	
	गम्भीर	सामान्य
जनावर आतङ्क	बढीमा . १०,०००।-	बढीमा . २००० देखि . ५०००।-
आगलागी	बढीमा . १०,०००।-	बढीमा . २००० देखि . ५०००।
बाढि पहिरो	बढीमा . १०,०००।-	बढीमा . ५,०००।-
हुरी बतास	बढीमा . १०,०००।-	बढीमा . ५,०००।-
चट्याङ	बढीमा . १०,०००।-	बढीमा . ५,०००।-
मानवीय र दैविक तथा प्राकृतिक विपत्ति	बढीमा . १०,०००।-	
अन्य उपचार		

माथि उल्लेखित कारणबाट भौतिक रूपमा क्षतिग्रस्त भइ बसोबास गर्न नमिल्ने अवस्थाको देखिएमा बढीमा रु ३५ हजार सम्म वातावरण तथा विपद् ब्यावस्थापन समितिको सिफारिसमा गाउँपालिका प्रमुखले आर्थिक सहायता उपलब्ध गराउन सक्ने छ।

वितरणका आधारहरू:

- (क) बिरामी दर्ता पूर्जा (prescription)
 (ख) प्रकृति अनुसारको वडा कार्यालयको सिफारिस पत्र
 (ग) सम्बन्धित बिरामी वा संरक्षकको निवेदन

१. सङ्क्षेप नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “शुद्धोधन गाउँपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८” रहेको छ। (२) यो निर्देशिका प्रमाणिकरण भएको मितिदेखि लागुहुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
 (क) “ऐन” भन्नाले गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ सम्झनुपर्छ।
 (ख) “केन्द्र” भन्नाले यस कार्यविधि बमोजिम स्थापना भएको मेलमिलाप केन्द्र सम्झनु पर्छ।
 ग) गम्भीर प्रकृतिकका रोगह (रोगी उपचारको क्रममा हुनुपर्न)

रोगको प्रकारह	सहायता गर्न सकिने रकम
क्यान्सर	बढीमा . २५,०००।-
मृगौला	बढीमा . २५,०००।-
मुटु	बढीमा . २५,०००।-
एच आई भी एड्स	बढीमा . ७,०००।-
दम	बढीमा . २,५००।- (बीमा प्रोत्साहनको लागि विप परिवारका लागि मात्र)
मधुमेह	बढीमा . २५००।-
उच्च रक्तचाप	बढीमा . २५००।-
पत्थरी	बढीमा . २५००।-
छाला तथा नसा रोगी	बढीमा . १०,०००।-

वितरणका आधारहरू:

- (क) बिरामी दर्ता पूर्जा prescription)
 (ख) प्रकृति अनुसारको वडा कार्यालयको सिफारिस
 (ग) सम्बन्धित बिरामी वा संरक्षकको निवेदन

४ माथि उल्लेखित विषयमा नपरेका वा छुट भएका जुनुसुकै विषयहरू आएमा र गाउँपालिका अध्यक्षलाई मनासिव लागेमा अध्यक्षको आदेशबाट रु २,५००।- (पच्चीस सय) सम्म भुक्तानी दिन सकिनेछ।

परिच्छेद -३

समयावधि

- ५ विपद्दे जनधनको क्षतिको साथै जीवनयापन र वातावरणमा पारेको प्रतिकूल असर/प्रभावहरुलाई कम गर्न र दैनिक जीवनयापनमा केही हदसम्म सहजता ल्याउन नियमानुसार राहत रकम निवेदन प्राप्त भएको मितिले विशेष परिस्थिति बाहेक १५ दिन भित्र सम्बन्धित पीडित पक्षलाई उपलब्ध गराईनेछ ।

परिच्छेद-४

विविध

- ६ यो कार्यविधिका कुनै दफाहरु संघीय, प्रदेश कानूनसंग बाँझिएमा उक्त दफा बाँझिएको हद सम्म अमान्य हुनेछ
- ७ यस अधि प्रदान गरिएको आर्थिक सहायता यसै कानून बमोजिम भए गरेको मानिनेछ ।

प्रमाणिकरण मिति:-२०७८/११/१६

आज्ञाले
भक्तिलाल भट्टराई
प्रमुख प्रशासकीय अधिकृत

नोट :